

आदरणीय अभिभावकज्यू,

यही मिति २०७८ साल बैशाख १६ गते बिहीवार देखि २३ गते बिहीवार सम्म यहाँका नानीबाबुहरूको शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा (Annual Examination) सञ्चालन गर्न लागेको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छौं । यहाँका नानीबाबुहरूको परीक्षाको तयारीमा ध्यान पुर्याइदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

कोभिडको संक्रमण बढ्दो क्रममा रहेको बर्तमान अवस्थामा भौतिक रुपमा परीक्षा गर्न सम्भव नदेखिएकाले सम्पूर्ण परीक्षाहरू अनलाइन मार्फत सञ्चालन हुने कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छौं । परीक्षामा उत्तरपुस्तिका (Answer Sheet) अनिवार्य रुपमा बिद्यालयकै प्रयोग गर्नुपर्ने कुरा पनि जानकारी गराउन चाहन्छौं । त्यसैले आफ्नो अनुकूल बिद्यालयमा पाल्नु भई आठै दिनको परीक्षाको उत्तर पुस्तिका लिएर गइ दिनुहुन हार्दिक अनुरोध गर्दछौं । परीक्षाका प्रत्येक दिन उक्त उत्तरपुस्तिकामा लेख्न लगाउनुहुन, परीक्षाको अन्तमा फोटो खिचि सम्बन्धित बिषयको गूगल क्लासरूममा पोस्ट गर्न लगाउनुहुन वा गरिदिनुहुन पनि हार्दिक आग्रह गर्दछौं । उक्त उत्तरपुस्तिकाहरू गूगल क्लासरूममा बुझाएकोमा फरक नपर्ने गरी (थपघट गरिएको हुनु हुँदैन) सम्पूर्ण परीक्षाहरू सकिएपछि आफ्नो समय अनुकूल बिद्यालयमा ल्याइ बुझाईदिनुहुन पनि हार्दिक अनुरोध गर्दछौं । पछि परीक्षाफल प्रकाशित गर्दा रिपोर्ट कार्ड सहित सम्पूर्ण परिक्षण गरिएका उत्तरपुस्तिकाहरू फाइलिङ गरी अभिभावकज्यूहरूलाई उपलब्ध गराइने कुरा पनि अवगत गराउन चाहन्छौं ।

यहाँका नानीबाबुहरू परीक्षामा सहभागि हुन परीक्षा प्रवेश पत्र (Admit Card) अनिवार्य भएकाले २०७८ साल बैशाख महिना सम्मको सम्पूर्ण शुल्क चुक्ता गरी यही बैशाख १२ गते आइतबार देखि १४ गते मंगलबार सम्ममा परीक्षा प्रवेश पत्र (Admit Card) तथा परीक्षाको उत्तरपुस्तिका (Answer Sheet) लिइ दिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

बैशाख १४ गते मंगलबार तथा १५ गते बुधवार परीक्षा तयारी बिदा (Preparation Leave) दिइएको कुरा पनि अवगत गराउन चाहन्छौं ।

पूनश्च : यहाँका नानीबाबुले प्राबिधिक समस्या (इन्टरनेट तथा ग्याजेटको समस्या) का कारणले अनलाइन परीक्षा लेख्न असमर्थ हुने अवस्था छ भने विद्यालयमा जानकारी गराउनु हुन हार्दिक अनुरोध गर्दछौं । त्यस्ता नानीबाबुहरूको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ अभिभावकको उपस्थितिमा भौतिक रुपमा विद्यालयमै परीक्षा लिने ब्यबस्था गरिने कुरा पनि जानकारी गराउन चाहन्छौं । धन्यवाद ।